

“हरित नगर, सम्वृद्ध दमक”



दमक नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

दमक, झापा

१ नं प्रदेश, नेपाल



प.सं. ०७५/०७६

च.नं.

फोन नं. ०२३ ५८००४४

५८०१३७

फ्याक्स ०२३ ५८०१४६

email info@mundamak.gov.np

www.mundamak.gov.np

राशन ठेक्का आव्हानको सूचना

(प्रथम पटक प्रकाशित मिति २०७५।०९।१७)

यस दमक नगरपालिका अन्तर्गत रहेको दमक अस्पतालममा उपचारार्थ भर्ना हुने बिरामीहरुको लागि मिति २०७५ माघ १ गते देखि २०७६ पौष मसान्तसम्म एक बर्षको निम्ति राशन (सिदा) ठेक्काबाट बन्दोबस्त गर्ने निर्णय भएकाले इच्छुक व्यक्ति, फर्म वा संस्थाले तपसिलमा उल्लेखित दस्तुर तिरी तोकिएको अवधि भित्र नियमानुसारको शिलबन्दी दरभाउपत्र पेश गर्न आव्हान गरिन्छ।

तपसिल

क्र.स.	ठेक्का नं.	बिवरण	न्यूनतम ठेक्का अंक मुअकर बाहेक	जमानत	शिलबन्दी दरभाउपत्र फारम दस्तुर	शिलबन्दी दरभाउपत्र फारम खरिद गर्ने अन्तिम मिति र स्थान	शिलबन्दी दरभाउपत्र फारम दर्ता गर्ने अन्तिम मिति र स्थान
१	DAMAK/JH APA/RA/00 5/075/076	राशन बन्दोबस्त	९,३८,७००।००	२९,००० ।००	१०००।-	सूचना प्रकाशन भएको मितिले १५ दिन सम्म	फारम खरिद गर्ने अन्तिम मितिको भोलीपल्ट दिउँसो १२ बजे सम्म

शर्तहरू

- १) इच्छुक बोलपत्रदाताले नागरिकताको प्रमाण पत्र, भ्याटमा दर्ता भएको प्रमाण पत्र र गत आ. ब. २०७४/०७५ को कर चुक्ता प्रमाण-पत्र पेश गरी कार्यालयबाट बोलपत्र/शिलबन्दी दरभाउपत्र फारम खरिद गर्नु पर्नेछ।
- २) शिलबन्दी दरभाउपत्र दाखिला गर्न नसक्ने शिलबन्दी दरभाउपत्र दाताले रितपूर्वकको अख्तियारीनामा दिई प्रतिनिधि पठाउनु पर्नेछ। पर्न आएका शिलबन्दी दरभाउपत्रहरु शिलबन्दी दरभाउपत्रदाता वा निजहरुको प्रतिनिधि र तोकिएका कार्यालयका प्रतिनिधिहरुको रोहवरमा खोलिनेछ। शिलबन्दी दरभाउपत्रदाता वा निजहरुको प्रतिनिधि उपस्थित नभएमा पनि शिलबन्दी दरभाउपत्र खोल्न वाधा पर्नेछैन। आवश्यक संख्यामा रितपूर्वक दरभाउपत्र प्राप्तहुन नआएमा नगरपालिकाको निर्णय बमोजिम हुनेछ।
- ३) शिलबन्दी दरभाउपत्र फारममा कबोल अंक अक्षरमा स्पष्ट बुझिने गरी भर्नु पर्नेछ। अंक र अक्षर फरक परेमा अक्षरलाई मान्यता दिईनेछ। केरमेट भएको ठाउँमा शिलबन्दी दरभाउपत्रदाताले स्पष्ट सही छाप गरेको हुनुपर्नेछ।
- ४) शिलबन्दी दरभाउपत्रमा उल्लेखित धरौटी रकम यस कार्यालयको रा. वा. बैंक दमक स्थित धरौटी खाता हि. नं. २१४०३०३००७१०२ मा जम्मा गरेको सक्कलै बैंक भौचर वा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बाणिज्य बैंकले यस

“हरित नगर, सम्वृद्ध दमक”



दमक नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

दमक, झापा

१ नं प्रदेश, नेपाल



प.सं. ०७५/०७६

च.नं.

फोन नं. ०२३ ५८००४४

५८०१३७

फ्याक्स ०२३ ५८०१४६

email info@mundamak.gov.np

www.mundamak.gov.np

कार्यालयको नाममा जारी गरेको बोलपत्र दाखिला अन्तिम मितिबाट ७५ (पचहत्तर) दिन म्याद भएको विडवण्ड बोलपत्र साथ दाखिला गर्नु पर्नेछ ।

- ५) बोलपत्र/शिलबन्दी दरभाउपत्र फाराम खरिद गर्ने र दाखिला गर्ने अन्तिम दिन विदा पर्न गएमा उक्त कार्य सोको क्रमशः भोलिपल्ट हुनेछ ।
- ६) शर्त राखी पेश गरेको, रित नपुगेको र म्याद नाघी आएका बोलपत्र/शिलबन्दी दरभाउपत्र माथि कारवाही हुने छैन ।
- ७) माथि उल्लेखित शर्तहरू बाहेक अन्यका हकमा प्रचलित नेपाल कानून बमोजिम हुनेछ। ठेक्का सम्बन्धी अन्य शर्त तथा विस्तृत विवरण यस कार्यालयबाट उपलब्ध गराईने शिलबन्दी दरभाउपत्र फाराममा उल्लेख गरिएको छ । शिलबन्दी दरभाउपत्रदाताले उक्त सबै शर्तहरू पुरा गर्नु पर्नेछ ।
- ८) यस सम्बन्धमा थप कुराहरू बुझ्न आवश्यक परेमा कार्यालय समय भित्र यस कार्यालयमा सम्पर्क राखी बुझ्न सकिनेछ ।

प्रमुख प्रशासकिय अधिकृत
दमक नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
दमक-झापा